

अनुसूची-१४

(नियम २५ को उपनियम (१) सँग सम्बन्धित)

व्यक्तिगत विवरण फाराम (सिटरोल)

संलग्न गर्नुपर्ने कागजात:-

- (१) सेवा प्रवेश गर्नुपूर्वको उमेर खुलेको शैक्षिक योग्यता र राष्ट्रिय परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि।
- (२) यसअघि सङ्घीय निजामती सेवा, कुनैपनि प्रदेशको प्रदेश निजामती सेवा वा स्थानीय सेवामा रही स्थायी पदमा काम गरेको भए सोको विवरण स्पष्टसँग उल्लेख गरी तत्सम्बन्धी कागजातको प्रमाणित प्रतिलिपि।
- (३) सम्बन्धित कार्यालयबाट सिटरोल दर्ता गरी प्रमाणित गरी दिने भन्ने व्यहोराको पत्र।
- (४) स्थायी नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि।
- (५) कार्यालयमा सुरु स्थायी नियुक्ति हुँदाको हाजिरी भएको जानकारी पत्र।
- (६) स्थायी नियुक्ति हुँदा पेश गरेको निरोगिताको प्रमाणपत्र र शपथ ग्रहणको प्रमाणित प्रतिलिपि।
- (७) प्रदेश लोक सेवा आयोगको सिफारिस पत्रको प्रमाणित प्रतिलिपि।
- (८) तालिमको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि।
- (९) लोक सेवा आयोग प्रदेश कर्मचारी अभिलेखालयले तोकेका अन्य कागजातको प्रतिलिपि।

निजामती कर्मचारीको नाम (देवनागरी लिपि):

अंग्रेजीमा (BLOCK LETTER):

निजामती कर्मचारी सङ्केत नम्बर (प्रदेश कर्मचारी अभिलेखालयले भनें):-

नेपाली अङ्कमा:-

अंग्रेजी अङ्कमा:-

द्रष्टव्य: ए-फोर साइजको नेपाली कागजमा व्यक्तिगत विवरण छापिएको हुनु पर्नेछ।

व्यक्तिगत विवरण

(फाराम नम्बर १)

कर्णाली प्रदेश सरकार

.....मन्त्रालय/सचिवालय/आयोग/निर्देशनालय/कार्यालय

निजामती कर्मचारीको
हालसालै खिचिएको दुवै
कान देखिने पासपोर्ट
साइजको फोटो
(सिटरोल प्रमाणित गर्ने
अधिकारीले फोटो
समेत प्रमाणित गरेको
हन पर्नेछ।)

१. निजामती कर्मचारीको व्यक्तिगत विवरण

नेपालीमा :

अंग्रेजीमा: (BLOCK LETTER)

.....

जन्म मिति विवरण: (वि.सं.)/...../..... (ई.सं.)

...../...../.....

नागरिकता नम्बर:जारी जिल्ला: जारी

मिति:/...../.....

राष्ट्रिय परिचयपत्र नम्बर:.....

नाता विवरण (Detail Kinship)	नेपालीमा		IN ENGLISH	
	नाम	पेशा	NA ME	OCCUP ATION
बाबु (FATHER)				
बाजे (GRANDFATHER)				
आमा (MOTHER)				
श्रीमान्/श्रीमती (SPOUSE)				

छोरी संख्या (No. of DAUGHTER)		छोरा संख्या (No. of SON)	
-------------------------------	--	--------------------------	--

२. ठेगाना सम्बन्धी विवरण

विवरण	स्थायी ठेगाना (PERMANENT ADDRESS)	अस्थायी ठेगाना (TEMPORARY ADDRESS)
-------	-----------------------------------	------------------------------------

	नेपालीमा	IN ENGLIS H	नेपालीमा	IN ENGLIS H
प्रदेश (PROVINCE):				
जिल्ला (DISTRICT):				
स्थानीय तह (LOCAL LEVEL):				
वडा नं. (WARD NO.)				
टोल/मार्ग (STREET):				
घर/ब्लक नं. (BLOCK NO.):				
सम्पर्क मोबाइल नं. (MOBILE NO.):				
इमेल ठेगाना (EMAIL)				

३. सुबिधा पाउने गरी परिवारका सदस्य मध्ये इच्छाइएको कुनै एक व्यक्तिको पूरा विवरण:-

१.नाम थर (नेपालीमा):		(घ) वडा नं.:	
२.नाम थर (IN ENGLISH BLOCK LETTER):		(ङ) टोल/मार्ग:	
३.निजामती कर्मचारीको निजसँगको सम्बन्ध:		(च) घर/ब्लक नं.:	
४.स्थायी ठेगाना:		५.नागरिकता नं.(सम्भव भएसम्म):	

(क) प्रदेश:		६.जारी जिल्ला:	
(ख) जिल्ला:		७.जारी मिति:	
(ग) स्थानीय तह:		८.राष्ट्रिय परिचयपत्र नं. (सम्भव भएसम्म):	

निजामती कर्मचारीको अन्य व्यक्तिगत विवरण:-

- (क) लिङ्ग:..... (ख) धर्म:..... (ग) जात/जाति:.....
 (घ) हुलिया:..... (ङ) रक्त समूह:.....
 (च) मूल: हिमाली () पहाडी () तराई/मधेस ()
 (छ) खस आर्य: हो () होइन ()
 (ज) दलित: हो () होइन () हो भने कुन जात
 (झ) आदिवासी/जनजाति: हो () होइन () हो भने कुन जात.....
 (ञ) पिछडिएको क्षेत्र: हो () होइन () हो भने कुन जिल्लाको कुन स्थानीय तह हो.....
 (ट) अपाङ्गता: हो () होइन () हो भने कुन किसिमको
 (ठ) मधेशी तथा मुस्लिम: हो () होइन () हो भने कुन जात
 (ड) थारु: हो () होइन ()
 (ढ) लोक सेवा आयोग/प्रदेश लोक सेवा आयोगबाट सिफारिस हुँदा कुन वर्गमा भएको हो ? माथि उल्लिखित मध्ये (छ) (), (ज) (), (झ) (), (ञ) (), (ट) (), (ठ) (), (ड) (), (ढ) (खुला) () / (महिला) ()

४. भाषाको दक्षता सम्बन्धी विवरण

(क) राष्ट्रिय भाषा सम्बन्धी ज्ञान

मातृभाषा:-

क्र. सं.	भाषाको नाम	लेखाई क्षमता			पढाई क्षमता			बोलाई क्षमता		
		अति उत्तम	उत्तम	सा मान्य	अति उत्तम	उत्तम	सा मान्य	अति उत्तम	उत्तम	सा मान्य

(ख) विदेशी भाषा सम्बन्धी ज्ञान

क्र. सं.	भाषा को नाम	लेखाई क्षमता			पढाई क्षमता			बोलाई क्षमता		
		अति उत्तम	उत्तम	सामान्य	अति उत्तम	उत्तम	सामान्य	अति उत्तम	उत्तम	सामान्य

५. प्रदेश निजामती सेवामा समायोजन वा सुरु स्थायी नियुक्तिको विवरण:-

१. कार्यालयको नाम/ठेगाना:		२. नियुक्ति मिति:	
३. निर्णय मिति :		४. हाजिरी मिति :	
५. सेवा :		६. समूह :	
७. उपसमूह :		८. श्रेणी/तह :	
९. पद :		१०. प्राविधिक/अप्राविधिक	

६. यसअघि संघीय निजामती सेवा वा अन्य प्रदेशको निजामती सेवा वा जुनसुकै प्रदेशको स्थानीय सेवामा रही स्थायी पदमा काम गरेको भए सोको विवरण :-

१. र्यालयको नाम र ठेगाना:		२. नियुक्ति मिति:	
३. निर्णय मिति :		४. हाजिरी मिति :	
५. सेवा :		६. समूह :	
७. उपसमूह :		८. श्रेणी/तह :	
९. पद :		१०. प्राविधिक/अप्राविधिक :	
११. छाडेको मिति :		१२. छाड्नुको कारण :	

७. अन्य विवरण :

(क) पति वा पत्नीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति लिएको छ () / छैन ()

१. स्थायी आवासीय अनुमति लिएको भए पति वा पत्नी मध्ये कसले लिएको छ ?

२. स्थायी आवासीय अनुमति लिएको भए देशको नाम..... र लिएको मिति

(ख) कुनै सरकारी बक्यौता तिर्न बाँकी छ () / छैन () ? बाँकी भए सो को विवरण

(ग) सम्बन्धित निजामती कर्मचारीको विशेष योग्यता र क्षमता

माथि लेखिएको विवरण ठीक साँचो हो। सरकारी सेवाको निमित्त अयोग्य हुने गरी मलाई कुनै सजाय भएको छैन। कुनै कुरा झुठो लेखिएको वा जानाजानी साँचो कुरा दबाउने लुकाउने उद्देश्यले लेखिएको ठहरे कानून बमोजिम सजाय स्वीकार गर्नेछु र निजामती कर्मचारी आचार संहिता पालना गर्न प्रतिबद्ध छु भनी सहीछाप गर्ने :-

निजामती कर्मचारीको बुढी औंलाको छाप		प्रमाणित गर्ने कार्यालय प्रमुखको नाम/थर :..... दस्तखत :..... सङ्केत नम्बर:..... मिति:-.....
दायाँ	बायाँ	
निजामती कर्मचारीको दस्तखत:...		कार्यालयको छाप

निजामती कर्मचारी सङ्केत नम्बर (प्रदेश कर्मचारी अभिलेखालयले मात्र प्रयोग गर्ने)

नेपाली अङ्कमा:

--	--	--	--	--	--

अंग्रेजी अङ्कमा:

--	--	--	--	--	--

विभागीय प्रमुख वा अधिकार प्राप्त अधिकारीको

नाम :

सङ्केत नम्बर :

पद :

श्रेणी/तह :

कार्यालयको छाप :

.....

(क) सेवा सम्बन्धी विवरण (फाराम नम्बर ०२)

क्र.सं.	सेवा	समूह/ उपसमूह	पद	तह	कार्यालय को नाम र ठेगाना	नयाँ नियुक्ति/ सरुवा/बढुवा	निर्णय मिति	बहाली मिति (हाजिरी मिति)

(ख) शैक्षिक योग्यता, तालिम, सेमिनार र सम्मेलन सम्बन्धी विवरण (फाराम नम्बर ०३)

क्र.सं.	शैक्षिक योग्यता वा उपाधि	अध्ययन को विषय वा संकाय	उत्तीर्ण गरेको साल	प्राप्त श्रेणी/ ग्रेड	शिक्षण संस्था/परिषद्/विश्वविद्यालयको नाम र देश

(ग) विभूषण, प्रशंसापत्र र पुरस्कारको विवरण (फाराम नम्बर ०४)

क्र. सं.	विभूषण, प्रशंसापत्रको विवरण	प्राप्त मिति	विभूषण/प्रशंसापत्र पाएको कारण	सहुलियत

(घ) विभागीय सजायको विवरण (फाराम नम्बर ०५)

क्र.सं.	सजायको प्रकार	सजायको आदेश मिति	पुनरावेदन		कैफियत
			ठहर	मिति	

(ङ) बिदा र औषधी उपचारको विवरण (फाराम नम्बर ०६)

घर बिदा			बिरामी बिदा			अध्ययन बिदा			असाधारण बिदा			वेतलबी बिदा			गयल अवधि			उपचार खर्च लिएको			कैफियत
जम्मा	खर्च	बाँकी	जम्मा	खर्च	बाँकी	जम्मा	खर्च	बाँकी	जम्मा	खर्च	बाँकी	जम्मा	खर्च	बाँकी	जम्मा	खर्च	बाँकी	जम्मा	खर्च	बाँकी	

(च) भौगोलिक क्षेत्रमा काम गरेको विवरण (फाराम नम्बर ०७)

क्र.सं.	अवधि		पदस्थापना भएको स्थान वा क्षेत्र	काम गरेको स्थान वा क्षेत्र	यो चिन्ह (V) दिई काम गरेको क्षेत्रको वर्ग जनाउने			कैफियत
	देखि	सम्म			“क” वर्ग	“ख” वर्ग	“ग” वर्ग	

(छ) माथि उल्लेख भएदेखि बाहेकका विवरणहरु थपघट गर्नु पर्ने भए प्रदेश कर्मचारी अभिलेखालयले भने (फाराम नम्बर ०८)

(१) ठेगाना परिवर्तन सम्बन्धी विवरण :

(२) इच्छाइएको व्यक्ति परिवर्तन भएमा सोको विवरण :

(३) अन्य कुनै विवरण थपघट भएमा सोको विवरण :

सम्बन्धित निजामती कर्मचारीको-

दस्तखत:

नाम:

सङ्केत नम्बर:

पद र तह:

मिति:

प्रमाणित गर्ने अधिकारीको-

दस्तखत:

नाम:

सङ्केत नम्बर:

पद र तह:

मिति: